



नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्था नियमन विभाग

पत्र संख्या : वै.वि.नि.वि./नीति/सूचना/१५/०८१/८२



केन्द्रीय कार्यालय

बालुवाटार, काठमाडौं

फोन नं. : ०१-५७९६४१/४२/४३/४४

Website : www.nrb.org.np

पोष्ट बक्स : ७३

मिति: २०८२/०३/०९

सूचना

इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पूर्वाधार विकास बैंक,

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा “चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन सहित)” मा यसैसाथ संलग्न तालिकाबमोजिम संशोधन/परिमार्जन/थप गरिएको हुँदा सोहीबमोजिम गर्नु/गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ ।

भवदीय,

कार्यकारी निर्देशक



चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ (दोस्रो संशोधन सहित) मा संशोधन/परिमार्जन थप ।

क्र.सं	व्यवस्था नं.	हालको व्यवस्था	संशोधित व्यवस्था														
१.	चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन (दोस्रो संशोधन सहित) २०७९ को बुँदा नं. १०.१८ को खण्ड (ख) मा संशोधन गर्ने ।	ख) चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालु पुँजीकर्जाहरूलाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्नुपर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढि कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो रकमलाई २०८२ असार मसान्तसम्म देहायबमोजिम अर्धवार्षिक रुपमा भुक्तानी हुने गरी आवधिक कर्जा शीर्षकमा मिलान गर्नुपर्नेछ । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन । यस्तो कर्जाको अवधि, भुक्तानी तालिका, तथा किस्ता रकम परिवर्तन गर्न पाइने छैन । साथै, यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन पाउनेछैनन् । <table><tr><th>समय सीमा</th><th>कर्जा चुक्ता गर्नुपर्ने न्यूनतम प्रतिशत</th></tr><tr><td>२०८० असार मसान्तसम्म</td><td>१०</td></tr><tr><td>२०८० पुस मसान्तसम्म</td><td>२०</td></tr><tr><td>२०८१ असार मसान्तसम्म</td><td>२०</td></tr><tr><td>२०८१ पुस मसान्तसम्म</td><td>२०</td></tr><tr><td>२०८२ असार मसान्तसम्म</td><td>३०</td></tr><tr><td>कुल</td><td>१००</td></tr></table>	समय सीमा	कर्जा चुक्ता गर्नुपर्ने न्यूनतम प्रतिशत	२०८० असार मसान्तसम्म	१०	२०८० पुस मसान्तसम्म	२०	२०८१ असार मसान्तसम्म	२०	२०८१ पुस मसान्तसम्म	२०	२०८२ असार मसान्तसम्म	३०	कुल	१००	ख) चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालु पुँजीकर्जा लाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्नेछ । तर, यस्तो कर्जामा यस अघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता (write back) गर्न पाइने छैन । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन ।
समय सीमा	कर्जा चुक्ता गर्नुपर्ने न्यूनतम प्रतिशत																
२०८० असार मसान्तसम्म	१०																
२०८० पुस मसान्तसम्म	२०																
२०८१ असार मसान्तसम्म	२०																
२०८१ पुस मसान्तसम्म	२०																
२०८२ असार मसान्तसम्म	३०																
कुल	१००																